



PICAC NT

Partners in Culturally
Appropriate Care

होम केयर सेवाको लागि सम्झौतामा हस्ताक्षर गर्दा

Nepali - नेपाली

होम केयर प्याकेज (Home Care Package) ले तपाईंलाई आवश्यक सेवाहरू र सहायता प्राप्त होस् भन्ने सुनिश्चित गर्न सक्छ।

तपाईंले होम केयर सेवाहरू प्राप्त गर्नको लागि सेवा प्रदायकसँग सम्झौतामा हस्ताक्षर गर्नु अघि, तपाईं आफ्नो अधिकार र जिम्मेवारीहरूको बारेमा सचेत हुनु आवश्यक छ।

तपाईंले निम्न कुराहरू गर्न आवश्यक छ:

1. आफ्नो अधिकारहरू बुझ्नुहोस्।
2. तपाईंको होम केयर प्रदायकले तपाईंको अधिकारको सम्मान गर्नुपर्छ भनेर थाहा पाउनुहोस्।
3. यदि तपाईंलाई कुनै गुनासो छ भने आफ्नो प्रदायकसँग कुरा गर्नुहोस्।
4. तपाईंले छनौट गर्नुभएको घर हेरचाह प्रदायकप्रति तपाईंका जिम्मेवारीहरू छन्।
5. आदर गर्नुहोस् र समझदार हुनुहोस्।
6. तपाईंलाई मद्दत गर्न प्रदायकहरू र उनीहरूका कर्मचारीहरूको लागि सुरक्षित ठाउँ प्रदान गर्नुहोस्।
7. यदि तपाईंको स्वास्थ्य परिवर्तन भएमा तपाईंको होम केयर प्याकेजमा परिवर्तनहरू गर्नको लागि तयार रहनुहोस्।
8. तपाईंको प्रदायकसँग सहमत भए अनुसार आफ्नो घर हेरचाह शुल्क तिर्नुहोस्।

¹Home Care Packages Program Manual for Care Recipients, (हेरचाह पाउनेहरूको लागि गृह हेरचाह प्याकेज कार्यक्रम पुस्तिका) संस्करण 1.4 जनवारी 2023



PICAC NT
Partners in Culturally
Appropriate Care

होम केयर सेवाको लागि सम्झौतामा हस्ताक्षर गर्दा

तपाईंले सम्झौतामा हस्ताक्षर गर्नु अघि

कुनै पनि सम्झौतामा हस्ताक्षर हुनु अघि तपाईंसँग अधिकारहरू छन्।
तपाईंले हस्ताक्षर गर्नुभएको सम्झौता स्पष्ट बुझ्नेको हुनुपर्छ।

जाँच गर्नुपर्ने कुराहरू

	छ	छैन
1. के तपाईंले सजिलो, शब्दजाल-रहित नेपालीमा प्रदान गरिएको सेवाको बारेमा सम्झौता, पर्चा र पुस्तिकाको प्रतिलिपि प्राप्त गर्नुभयो?	<input type="checkbox"/>	<input type="checkbox"/>
2. के तपाईंले आफ्नो सेवा प्रदायकद्वारा प्रदान गरिएका सबै कागजातहरूको नेपालीमा प्रतिलिपि प्राप्त गर्नुभयो?	<input type="checkbox"/>	<input type="checkbox"/>
3. के तपाईंले करारमा हस्ताक्षर गर्नका लागि अपोइन्टमेन्टको दिनभन्दा कम्तिमा एक हप्ता अघि सम्झौताको प्रतिलिपि (अंग्रेजी र नेपाली दुवैमा) प्राप्त गर्नुभयो? *	<input type="checkbox"/>	<input type="checkbox"/>
4. के सम्झौतामा सेवा प्रदायकबाट दिइने सेवाहरूको स्पष्ट सूची छ जुन तपाईंले हस्ताक्षर गरेपछि प्रदान गरिनेछ?	<input type="checkbox"/>	<input type="checkbox"/>
5. के सम्झौताले तपाईंको होम केयर मूल्याङ्कनको आधारमा सेवा प्रदायकद्वारा प्रस्ताव गर्न सकिने सबै सम्भावित सेवाहरूको सूची दिन्छ, (यदि तपाईं हाल उनीहरूमा रुचि राख्नुहुन्न भने पनि)?	<input type="checkbox"/>	<input type="checkbox"/>
6. के तपाईंले शुल्क भुक्तानीको लागि आफ्नो रोजाईको विधि (जस्तै प्रत्यक्ष डेबिट, सेन्टरलिनक (Centrelink) कटौती, वा मासिक रकमान्तर) लाई विचार गर्नुभएको छ?	<input type="checkbox"/>	<input type="checkbox"/>
7. के तपाईंको सेवा प्रदायकले उनीहरूसँग कुराकानीको क्रममा अनुवादको लागि परिवारका सदस्यहरू बाहेक एक पेशेवर दोभाषे उपलब्ध गराउनुभयो?*	<input type="checkbox"/>	<input type="checkbox"/>
8. के तपाईंले सेवा प्रदायकसँगको सम्झौताको समीक्षा गर्न समय पाउनु भएको छ र तपाईंका सबै प्रश्नहरूको जवाफ प्राप्त गर्नु भएको छ?	<input type="checkbox"/>	<input type="checkbox"/>
9. के तपाईंले अंग्रेजी बाहेक नेपालीमा वृद्ध हेरचाह अधिकारको बडापत्रको प्रतिलिपि प्राप्त गर्नुभयो?	<input type="checkbox"/>	<input type="checkbox"/>

यदि तपाईंले यी मध्ये कुनै पनि बिन्दुमा 'छैन' भनेर जवाफ दिनुभएको छ भने, थप जानकारीको लागि तपाईंसँग आफ्नो सेवा प्रदायकसँग सोध्ने अधिकार छ।

* व्यावसायिक अनुवाद र दोभाषे सेवाहरू तपाईं र सेवा प्रदायकको लागि निःशुल्क छन्।

यो प्रकाशन स्वास्थ्य र वृद्ध हेरचाह विभागको वित्तीय योगदानद्वारा समर्थित COTA NT द्वारा सिर्जना गरिएको हो। सम्पादन योग्य संस्करणको लागि, कृपया PICAC प्रबन्धकलाई सम्पर्क गर्नुहोस्।